



कीर्तिपुर नगरपालिका
नगरकार्य पालिकाको कार्यालय
कीर्तिपुर, काठमाडौं ।



प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना पूनः प्रकाशित गरिएको ।

दोस्रो पटक (सूचना प्रकाशित मिति:- २०७७/०६/२२)

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. २०७७/०७८ च.न. २३ को मिति २०७७/०४/१२ को पत्रानुसार यस नगरपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनु हुन मिति २०७७/०५/२८ गते सार्वजनिक सूचना प्रकाशित गरिएकोमा तोकिएको अन्तिम मिति सम्ममा दर्ता हुन आएका आवेदकले तोकिए बमोजिममा अनुभव र सीप सम्बन्धि प्रमाणपत्र संलग्न गरेको नपाईएको हुँदा मिति २०७७/०६/१९ गतेको पदपूर्ति समितिको सिफारिसका आधारमा मिति २०७७/०६/२० गतेको नगरप्रमुख स्तरीय निर्णयअनुसार पूर्व सूचना रद्द गरी पूनः ७ (सात) दिने सूचना प्रकाशन गरीएको छ ।

क्र.स.	विज्ञापन नं.	पद	तह	संख्या
१	०१/०७७/७८	प्राविधिक सहायक	स्थानीय सेवाको पाँचौ तह सरह	१

१. आवश्यक न्यूनतम योग्यता र अनुभव:-

क) सिभिल इन्जिनियरिङ प्राविधिक प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको

ख) अनुभव र सिप:- प्राविधिक सहायकमा देहायका अनुभव र सिप आवश्यक पर्नेछः

- कम्तिमा ३ महिने तालिम लिई आधारभूत कम्प्युटर सीप भएको
- पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव पारस्परिक सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको ।

ग) उमेर:- कम्तीमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको

२. दरखास्त दिने स्थानः कीर्तिपुर नगरपालिका नगरकार्य पालिकाको कार्यालयको कार्यालय, देवढोका कीर्तिपुर , ।

३. दरखास्त दिने अन्तम मिति:- २०७७/०६/२८ गते बुधबार कार्यालय समय भित्र ।

४. दरखास्त दस्तुर:- रु. ४००

५. छनौट किसिम:- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा र अन्तरवार्ता

६. आवेदन साथ संलग्न कागजातहरू:- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिमको कागजतको प्रतिलिपहरू

- नागरिकता
- न्यूनतम योग्यताको लब्धाकं प्रमाणपत्र
- चारित्रिक प्रमाण पत्र
- अनुभव खुल्ने कागजात
- २ प्रति पासपोर्ट आकारको फोटो

७. सेवा सुविधा:- नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रकृयाको दफा (११),(१२) (१३) बमोजिम हुनेछ ।

८. पदले सम्पादन गर्नु पर्ने कार्य विवरणः - नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धी प्रक्रियाको दफा (९) बमोजिम हुनेछ ।

९. आवेदन फारम नगरपालिकाको प्रशासन शाखा वा www.kirtipurmun.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

नोट:- आवेदनको ढाँचा र प्राविधिक सहायक पदको कार्यविवरण लगायत अन्य जानकारी www.pnep.gov.np मा उपलब्ध ।